

# Safer Together


## Toowoomba



थप जानकारीको लागि QR कोड स्क्यान गर्नुहोस् वा [www.police.qld.gov.au/SaferTogetherToowoomba](http://www.police.qld.gov.au/SaferTogetherToowoomba) मा जानुहोस्



स्थानीय अपराध तथा सुरक्षा जानकारीका बारेमा अद्यावधिक रहनका लागि फेसबुकमा myPolice Darling Downs लाई पछ्याउनुहोस् ।



## प्रसारण च्यानलहरू

आपतकालिन (ईमरजेन्सी)

तीन शून्य (000)

अहिले अपराधिक गतिविधि भइरहेको छ

प्रहरी लिङ्क (Policelink):

अनलाइन मार्फत अपराध रिपोर्ट गर्नुहोस् वा 131 444 मा फोन गर्नुहोस्

[police.qld.gov.au/policelink-reporting](http://police.qld.gov.au/policelink-reporting)

क्राइम स्टपर्स (Crime Stoppers)

अत्यावश्यक नभएका अपराधिक गतिविधि वा शंकास्पद गतिविधिको बेनामी खबर गर्न

1800 333 000

[crimestoppersqld.com.au](http://crimestoppersqld.com.au)



क्रीन्सल्याण्ड राज्य (क्रीन्सल्याण्ड प्रहरी सेवा) 2024  
CC BY 4.0 अन्तर्गत इजाजतपत्र प्राप्त छ । यस कागजातमा सबै क्रीन्सल्याण्ड पुलिस सेवा सामग्री – ट्रेडमार्कद्वारा सुरक्षित गरिएको कुनै पनि सामग्री बाहेक र अन्यथा उल्लेख नभएसम्म <http://creativecommons.org/licenses/by/4.0/legal-code> अन्तर्गत इजाजतपत्र प्राप्त छ ।



# Safer Together

## Toowoomba

मिलेर काम गरेर हामीले हाम्रो  
समुदायलाई सुरक्षित  
र लचिलो बनाउन मद्दत गर्न सक्छौं



Home & Vehicle Safety



Queensland  
Government



Queensland  
Government

# Safer Together



जब हामी हाम्रो गस्ती बढाउँछौं, हामी अवसरवादी चोरहरूले कार्य गर्ने तरिका र मानिसहरूले आफ्नो सम्पत्तिको सुरक्षा गर्न मद्दत गर्न सक्ने दैनिक तरिकाहरूको बारेको अन्तरज्ञान पनि साझा गर्दछौं ।

## यहाँ ६ दैनिक तरिकाहरू छन् जसबाट हामी सबै साथमा सुरक्षित हुन सक्छौं ।

1. आफ्नो घर वरिपरि खुला ठाउँ राख्नुहोस् ।

चोरहरूले  
लुक्ने निम्ति  
सजिलो ठाउँ  
खोज्छन्



तपाईंको घर वरिपरि लुक्ने ठाउँ प्रदान गर्ने कुनै पनि रूखहरू वा झारहरू ट्रिम गर्नुहोस् र यदि तपाईं सक्नुहुन्छ भने मोशन सेन्सर बत्ती राख्ने विचार गर्नुहोस् ।

3. यदि तपाईं सक्नुहुन्छ भने CCTV राख्नुहोस् ।




अवसरवादी  
चोरहरू  
क्यामेरामा कैद हुन  
मन पराउँदैनन्

सिसिटिभी लाई प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ, त्यसैले सिसिटिभी राख्नेबारे विचार गर्नुहोस्, र सामुदायिक क्यामेरा संगठन (Community Camera Alliance) मा दर्ता गर्नुहोस् ।

5. आफ्नो घरलाई व्यस्त देखाउनुहोस् ।


जब घरमा कोही  
हुँदैन चोरहरू  
आउनु मन  
पराउँछन्



तपाईं रातमा बत्तीहरू बालिराख्नका लागि र दिनको समयमा रेडियो चलाउन टाइमर प्रयोग गर्न सक्नुहुन्छ ।

2. ढोका र झ्यालहरूमा चुकल लगाएको सुनिश्चित गर्नुहोस् । 4. बहुमूल्य वस्तुहरूलाई देखिने ठाउँबाट लुकाउनुहोस् ।

एक तिहाइ घरचोरी  
चुकल नलगाइको  
ढोका र झ्यालबाट  
हुन्छ



तपाईं घर वा नजिकै हुँदा पनि पनि तिनीहरूलाई सधैं लक गरि राखेर मद्दत गर्न सक्नुहुन्छ ।


धेरैजसो  
चोरहरू अल्छी  
हुन्छन्



यदि तिनीहरूले चोरी गर्न सजिला चीजहरू देखेनन् भने, तिनीहरू छोडेर जान्छन्। त्यसैले तपाईंका बहुमूल्य वस्तुहरू र कारका चाबीहरूको सुरक्षा गर्नुहोस् ।

6. आफ्नो गाडी सुरक्षित राख्नुहोस् ।

क्लीन्सल्याण्डमा 2  
मध्ये 1 वटा गाडी  
चाबी प्रयोग गरेर  
चोरी हुन्छ



सधैं इग्निशन (ignition) बाट चाबी हटाएर र एक मिनेटको लागि मात्र टाढा जाँदा पनि यसलाई लक गरेर तपाईं अवसरवादी चोरहरूको लागि चोर्ने काम गाह्रो बनाउन सक्नुहुन्छ ।